



सिरीजङ्घा गाउँपालिका  
स्थानीय राजपत्र

खण्ड १

संख्या १०

मिति: २०७४/०९/०२

भाग २

सिरीजङ्घा गाउँपालिका

सिरीजङ्घा गाउँपालिकाको मर्मत संभार कोष संचालन कार्यविधि—२०७४

सिरीजङ्घा गाउँपालिकाको सडक तथा अन्य भौतिक पुर्वाधार मर्मत तथा संभार गर्नका लागि बनेको कार्यविधि  
गाउँ कार्यपालिकाबाट पारित मिति: २०७४/०९/०२

प्रस्तावना: सिरीजङ्घा गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा संचालन गर्दै आएका योजना, विकास निर्माणका क्रियाकलाप तथा भौतिक पुर्वाधारहरूको मर्मत तथा संभार गरी दिगो विकासको निरन्तरताको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी गाउँपालिकाको मर्मत सम्भार कोष संचालन कार्यविधि २०७४ तर्जुमा गरी लागु गरिएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस निर्देशिकाको नाम "मर्मत संभार कोष संचालन कार्यविधि-२०७४" रहेको छ।

(२) यो कार्यविधि तुरुन्त लागु हुनेछ।

**परिच्छेद-२**

**परिभाषा**

**२. परिभाषा:**

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधी:-

- (क) "मर्मत संभार" भन्नाले सिरीजङ्गा गाउँपालिकाले सञ्चालन गरेका सबै प्रकृतीका योजनाहरूको नियमित मर्मत संभार, स्तरोन्नती गर्ने कार्यलाई सम्झनु पर्दछ।
- (ख) "कार्यविधी" भन्नाले मर्मत संभार कोष संचालन कार्यविधी -२०७४ सम्झनु पर्दछ।
- (ग) "गाउँपालिका" भन्नाले सिरीजङ्गा गाउँपालिकालाई सम्झनु पर्दछ।
- (घ) "सचिव" भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई सम्झनु पर्दछ।
- (ङ) "स्थानीय तह" भन्नाले गाउँपालिकालाई सम्झनु पर्दछ।
- (च) "भौतिक पूर्वाधार" भन्नाले गाउँपालिका भित्रका सडक, झोलुङ्गे पुल, पुलेसा, खानेपानी, सिँचाई, टटबन्धन क्षेत्र, सरकारी भवन विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाहरू साथै पुरातात्विक, साँस्कृतिक, ऐतिहासिक क्षेत्र वा सो जन्य पूर्वाधार भनि सम्झनु पर्दछ।
- (छ) "उपभोक्ता समिती" भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूको समुहले कुनै आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि आफुहरू मध्येबाट निश्चित प्रक्रिया बमोजिम गठन गरेको समिती सम्झनु पर्दछ र सो समुहले लाभग्राही समुहलाई समेत जनाउँदछ।
- (ज) "गैरसरकारी संस्था" भन्नाले यस निर्देशिकाको प्रयोजनका लागि प्रचलित कानून बमोजिम स्थापना भएका र स्थानीय तहबाट आफ्नो कार्यक्रम स्वीकृत गराई स्थानीय तहसँग समन्वय राखि कार्य सञ्चालन गर्ने गैर नाफामुलक संस्था सम्झनु पर्दछ।
- (झ) "विकास साझेदार" भन्नाले नेपाल सरकारसँग भएका सम्झौता बमोजिम नगद, जिन्सी एवं प्राविधीक सहयोग उपलब्ध गराउने द्विपक्षीय दातृ निकाय, संयुक्त राष्ट्रसंघिय निकायहरू तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था सम्झनु पर्दछ।
- (ञ) "भुक्तानी रकम" भन्नाले निर्माण भएको सडकको भुक्तानी हँदा गाउँपालिका अनुदान, नेपाल सरकारको अनुदान, कुनै अन्य संस्थाको अनुदान तथा उपभोक्ताको लागत सहभागिताको रकमलाई समेत जनाउँदछ।

**परिच्छेद-३**  
**व्यवस्थापन समिती**

३. व्यवस्थापन समितीको गठन: (१) मर्मत संभार कोषलाई बढी प्रभावकारी र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि देहाय बमोजिमको एक मर्मत संभार कोष व्यवस्थापन समिती रहने छः-
- |                             |             |
|-----------------------------|-------------|
| (क) गाउँपालिकाको अध्यक्ष    | -संयोजक     |
| (ख) प्रमुख प्रशासकिय अधिकृत | -सदस्य      |
| (ग) लेखा प्रमुख             | -सदस्य      |
| (घ) प्राविधिक शाखा प्रमुख   | -सदस्य सचिव |
- (२) समितीको बैठक कम्तिमा ४ महिनामा एक पटक बस्नेछ र आवश्यक परेमा जुनसुकै बखत पनि बस्नेछ।
- (३) बैठकमा आवश्यकता अनुसारका व्यक्ति तथा सम्बद्ध विशेषज्ञलाई आमन्त्रण गरी आमन्त्रितको रूपमा राख्न सकिनेछ।
४. व्यवस्थापन समितीको काम कर्तव्य र अधिकार:- (१) व्यवस्थापन समितीको निम्नानुसारको काम कर्तव्य र अधिकार हुनेछः-
- (क) गाउँपालिकामा रहेको सडकहरूको प्राथमिकता तोकि मर्मत सम्भारको एकिकृत वार्षिक कार्यक्रम बनाउने।
- (ख) मर्मत संभार कोषमा रकम जम्मा गर्नको लागि श्रोत र साधनको खोजी गर्ने।
- (ग) मर्मत संभारलाई दिगो र भरपर्दो बनाउने उपायहरूको खोजी गर्ने।
- (घ) सडक, झोलुङ्गे पुल, पुलेसा, खानेपानी, सिँचाई र तटबन्धन क्षेत्रहरूको नियमित मर्मत संभार, स्तरोन्नती सम्बन्धी व्यवस्थापकीय कार्यहरू गर्ने।
- (ङ) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाहरू साथै पुरातात्विक, साँस्कृतिक, ऐतिहासिक क्षेत्रहरूको नियमित मर्मत संभार, स्तरोन्नती सम्बन्धी व्यवस्थापकीय कार्यहरू गर्ने।
- (च) मर्मत संभार गर्दा लाग्ने खर्चमा न्युनिकरण गर्न तत् सम्बन्धी कार्य योजना बनाउने।
- (छ) मर्मत संभार कार्यलाई प्रभावकारी बनाउने।
- (ज) मर्मत संभार सम्बन्धी कार्यको अनुगमन तथा निरिक्षण गर्ने।

**परिच्छेद —४**

**कोष स्थापना**

५. **मर्मत संभार कोषको नामले एउटा छुट्टै कोषको स्थापना:** (१) मर्मत संभार कोषको नामले एउटा छुट्टै कोषको स्थापना गरिनेछ, जसमा देहाय बमोजिमका रकम जम्मा हुनेछः
- (क) नेपाल सरकारबाट मर्मत संभार कोषको लागि तोकी दिएको रकम।
  - (ख) स्थानीय तहबाट मर्मत संभारको लागि प्राप्त रकम।
  - (ग) स्थानीय गैर सरकारी संस्थाबाट मर्मत संभारको लागि प्राप्त रकम।
  - (घ) विकास साझेदारहरूबाट मर्मत संभारको लागि प्राप्त रकम।
  - (ङ) गाउँपालिकाबाट संचालन भएका रु. ५,००,०००।— ( रु. पाँच लाख) भन्दा माथिका योजनाको भुक्तानी हुँदा भुक्तानी रकमको २ प्रतिशत हुने रकम।
  - (च) अन्य निकायहरूबाट मर्मत संभार कोषमा जम्मा हुने गरी तोकि दिएको रकम।
६. **कोष सञ्चालन:** (१) कोषको नाममा प्राप्त हुन आएका रकम सिरीजङ्गा गाउँपालिकाको मर्मत संभार कोषको नाममा खाता खोली जम्मा गरिने छ।
- (२) कोषको खाता प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखाको प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।
  - (३) कोषको आन्तरिक लेखा परिक्षण गाउँपालिकाको आन्तरिक लेखा परिक्षण शाखाबाट हुनेछ। तर गाउँपालिकाको आन्तरिक लेखा परिक्षण शाखा नभएको खण्डमा प्रचलित ऐन तथा नियम अनुसार आन्तरिक लेखा परिक्षण गर्नुपर्नेछ।
  - (४) कोषको अन्तिम लेखा परिक्षण महालेखा परिक्षकबाट हुनेछ।

**परिच्छेद—५**

**योजना छनौट तथा कार्यान्वयन प्रकृया**

७. **योजना छनौट तथा कार्यान्वयन प्रकृया:** (१) मर्मत संभार कोषमा जम्मा हुन आएको रकम देहायको प्रकृया मार्फत योजना छनौट तथा कार्यान्वयन गरिने छ।
- (क) पुर्वाधार विकास तथा भवन नियमन शाखाले तत्काल मर्मत संभार गर्नु पर्ने भनी स्थलगत रूपमा स्थानीय जनताको माग तथा सो लाई पुष्टि गर्ने प्राविधिक प्रतिवेदन प्राप्त भएकामा

मर्मत संभार सम्बन्धी कार्यहरू छनौट गरी कायदेशि भएको मितिदेखि अधिकतम १ महिना भित्रमा मर्मत संभार गरिसक्नु पर्नेछ।

८. मर्मत संभार कार्य गराउने सक्ने व्यवस्था: (१) गाउँपालिका भित्र रहेका भौतिक पुर्वाधारहरूको नियमित मर्मत संभार, पटके मर्मत, आवधिक मर्मत संभार स्थानीय उपभोक्ताहरूबाट अधिकतम रूपमा स्थानीय श्रोत साधन र जनशक्तिको प्रयोग गरी जनसहभागिता जुटाई प्रभावकारी रूपमा सञ्चालन गरिने छ। उपभोक्ता समितीबाट कार्य गराउँदा गाउँपालिकाबाट स्वीकृत योजना सञ्चालन तथा व्यवस्थापन कार्यविधी र उपभोक्ता समिती निर्देशिका अनुसार गरिने छ। भौतिक पुर्वाधारहरूको नियमित मर्मत संभार, पटके मर्मत संभार, आवधिक मर्मत संभार, आकस्मिक मर्मत संभार सम्बन्धि कार्य कार्यालय आफैले पनि प्रचलित कानूनहरू बमोजिम गर्न सक्नेछ। साथै स्थानीय साझेदारीको अवधारणालाई आत्मसात गर्न देहाय बमोजिम समेत मर्मत संभार गर्न सकिनेछ।

(क) गाउँपालिकाको लागत सहभागितामा सम्पन्न तथा उपभोक्ता समिती मार्फत भएका भौतिक पुर्वाधार कार्यहरूको उपभोक्ता समितीले मर्मत संभारका लागि कुल लागतको ३० प्रतिशत रकम जम्मा गरेमा उक्त कार्य प्राथमिकतामा राखी गर्ने।

(ख) सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम १२ अनुसार स्थानीय निकायबाट हस्तान्तरण भएका आयोजनाहरूको हकमा ६० प्रतिशत रकम त्यस्ता उपभोक्ता समितीबाट व्यहोर्ने मर्मत संभारका योजनाहरूलाई प्राथमिकतामा राखी छनौट गर्नुपर्नेछ।

परिच्छेद -७

विविध

९. विविध: (१) मर्मत संभार कोष सञ्चालन कार्यविधी संशोधन वा खारेज गर्नु परेमा गाउँसभाबाट हुनेछ।
- (२) यो निर्देशिकामा उल्लेख भएको कुराहरुको हकमा यसै कार्यविधी अनुसार र उल्लेख नभएको हकमा प्रचलित ऐन नियम अनुसार हुनेछ।
- (३) यस निर्देशिकामा लेखिएको कुराहरु प्रचलित स्थानीय सरकार संचालन ऐन २०७४ सँग बाझिएको हदसम्म स्वतः निष्कृत हुनेछन।

प्रमाणीकरण मिति: २०७४/०८/०४

आज्ञाले,  
प्रसन्नदीप राई  
प्रमुख प्रशासकिय अधिकृत